



# भंगहा नगरपालिका

## नगरकार्यपालिकाको कार्यालय

भंगहा, महोत्तरी  
प्रदेश नं. २, नेपाल

आर्थिक बर्ष ०७८/०७९ को नदीजन्य पदार्थको उत्खनन् गरी बिक्री तथा घाटगद्दी गर्ने कार्यको बोलपत्र सम्बन्धि

शर्तहरू :-

१. बोलपत्र फारम सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० औं दिन सम्म कार्यालय समय भित्र खरिद गर्न सकिने छ भने बोलपत्र पेश गर्ने अवधि बोलपत्र खरिद गर्ने अन्तिम मितिको भोलिपल्ट दिनको १२:०० बजे भित्र रहनेछ । दर्ता हुन आएको बोलपत्रहरू ३१ औं दिनमा दिनको २:०० बजे भंगहा नगरकार्यपालिकाको कार्यालयमा खोलिनेछ । बोलपत्र फारमहरू खरिद, दर्ता र खोल्ने दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट सोही समय भित्र खरिद, दर्ता र खोल्ने कार्य गरिनेछ । बोलपत्र खरिद तथा पेश गर्न बोलपत्रदाता फर्मको प्रोपाइटर स्वयंम उपस्थित हुनुपर्नेछ । उक्त कार्य गर्न आफै उपस्थित हुन नसक्ने भएमा अधिकारिक दस्तखत र फर्मको छाप सहितको अख्तियारनामा दिई प्रतिनिधि खटाउन सक्नेछ ।
२. बोलपत्र फारम साथ धरौटी बापत कबोल अंकको (मू.अ. कर बाहेक) ५(पाँच) प्रतिशतले हुन आउने रकम यस कार्यालयको कुमारी बैंक, भंगहा शाखामा रहेको धरौटी खाता नं. ०७८००३५०१८२००००३ मा रकम जम्मा गरेको सक्रल भौचर वा कम्तिमा १२० दिन म्याद भएको यस कार्यालयको नाममा जारी गरिएको नेपाल राष्ट्र बैंक बाट मान्यता प्राप्त "क" वर्गको वाणिज्य बैंकको बोलपत्र जमानत ( बिड बोन्ड) पेश गर्नु पर्नेछ ।
३. खरिद गरेको बोलपत्र फारमहरूमा उल्लेख भएका सबै विवरणहरू भरी बोलपत्र दाताले प्रत्येक पानामा सहीछाप गरेर शिलबन्दी गरी खामको बाहिर पट्टि ठेक्काको नाम, ठेकेदारको नाम, ठेगाना, काम विवरण, ठेक्का विवरण, सम्पर्क नम्बर र भंगहा नगरपालिकाको कार्यालय, भंगहा भनी प्रस्ट बुझ्ने गरी लेख्नु पर्नेछ । बोलपत्र फारममा अंक र अक्षरमा केरमेट नगरी प्रस्टसंग लेख्नु पर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको लाई मान्यता दिइनेछ ।
४. बोलपत्र दिँदा कुनै प्रकारको शर्त मान्य हुने छैन । साथै यस कार्यालयको छाप र कार्यालयको तर्फ बाट प्रमाणित नभएको बोलपत्र फारमलाई मान्यता दिइने छैन ।
५. यस नगरका नदी तथा नदीहरूको उत्खनन् क्षेत्र र उत्खनन् परिमाण सन्दर्भमा नदी जन्य निर्यात सामग्रीहरूको उपयोग सम्बन्धमा भएका अध्ययन प्रतिवेदन एवम् नेपाल सरकारबाट जारी भएका निर्देशनहरू, भंगहा नगरपालिकाको ढुंगा, गिट्टी, बालुवा उत्खनन् संकलन सम्बन्धि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन यस ठेक्का सम्झौताको अभिन्न अंग रहनेछ ।
६. ठेक्का अवधि २०७९ जेठ मसान्तसम्म रहनेछ । ठेक्का स्वीकृत भएको फर्मले कबोल गरेको रकम २ किस्तामा यस कार्यालयमा दाखिला गर्नुपर्नेछ ।
७. स्वीकृत रकम बमोजिमको प्रथम किस्ता बापत ५०% बुझाइ सम्झौता गर्नु पर्नेछ र बाँकी अवधिको लागि दोस्रो किस्ताको रकम बापत यस कार्यालयको नाममा २०७९ साल साउन मसान्तसम्मको बैंक ग्यारेन्टी (पर्फमेन्स बंड) समेत पेश गरी पट्टा उठाउनुपर्नेछ । दोस्रो किस्ता २०७९ बैशाख मसान्त भित्र बुझाइ सक्नुपर्नेछ । साथै ठेकेदारले कबोल गरेको सम्पूर्ण रकम एकमुष्ट अग्रिम रूपमा बुझाएमा कबोल अंकको ५% रकम छुट दिइनेछ ।
८. ठेक्का अवधिको प्रचलित कानून अनुसार बुझाउनु पर्ने आयकर, मु.अ.कर लगायतको अन्य करहरू ठेकेदार स्वयंले व्यहोर्नु पर्नेछ र ठेक्का रकमबाट घटाउन पाइनेछैन ।
९. कारोबार गर्दा बालश्रमको प्रयोग गर्ने र वातावरणमा प्रतिकूल असर पर्ने प्रविधि अपनाउन पाइने छैन ।
१०. बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्राप्त गरी निर्धारित समय भित्र कार्यालयसंग सम्झौता गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र सम्झौता गर्न नआएमा बोलपत्रदाताले राखेको धरौटी जफत गरी नियमानुसार कारवाही गरिनेछ ।
११. ठेकेदारले उठाउने कर यस कार्यालयले तोकेको संकलन केन्द्रमा नै उठाउनु पर्नेछ । राष्ट्रिय राजमार्ग र सहायक राजमार्गहरूमा ढाट राखी कर उठाउन पाइने छैन ।
१२. ढुंगा, बालुवा, गिट्टी र ग्राभेल उत्खनन् गर्दा पुल, कल्भर्ट, कजवे, सडक, बाटो तथा सार्वजनिक निर्माण स्थलको दायाँ बायाँ ५०० मिटरभित्र वन क्षेत्र र कुनै व्यक्तिको घर, जग्गा, कुलो, बाँध, सार्वजनिक स्थल आदिबाट निकाल्न पाइनेछैन ।
१३. म्याद नाघी वा रीत नपुगी प्राप्त भएको बोलपत्र उपर कुनै कारवाही हुने छैन ।
१४. ठेकेदारले बन्द, हडताल र समय अभावको कारण देखाइ छुट तथा मिनाहा दावी गरेमा कार्यालयले छुट दिने छैन ।
१५. नेपाल सरकार, प्रदेश सरकार र यस कार्यालयले समय समयमा दिएको निर्देशन पालन गर्नु ठेकेदारको कर्तव्य हुनेछ ।
१६. कुनै कारण जनाई वा नजनाई बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ । विशेष अवस्थामा सूचनामा उल्लेखित शर्त र समय हेरफेर गर्न सकिने छ ।
१७. यस सूचनामा उल्लेख भएको कुरा यसै अनुसार र नभएको कुराको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।
१८. सूचना सम्बन्धी विस्तृत विवरण यस कार्यालयको सूचनापाटी तथा कार्यालयको वेबसाइट [www.bhagahamun.gov.np](http://www.bhagahamun.gov.np) मा समेत हेर्न सकिने छ । यस सम्बन्धमा अन्य कुरा बुझ्नु परेमा यस कार्यालयमा कार्यालयको समयभित्र सम्पर्क राख्न सकिने छ ।